



सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को
नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण




२०७७ कार्तिक-२०७७ पौष
सम्पादित प्रमुख क्रियाकलापहरूको विवरण




नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय
महेन्द्रनगर, कञ्चनपुर





१०८८/१०/०६
कृष्णानन्द जोशी
प्रशासकिय अधिकृत




विषय-सूची

१. जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको स्वरूप र प्रकृति	४
२. जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको काम, कर्तव्य र अधिकार.....	४
३. जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरमा रहने कर्मचारी संख्या र कार्य विवरण.....	५
क. जिल्ला प्रशासन कार्यालयको दरबन्दी संख्या	५
ख. जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेका फाँट र शाखाहरू.....	५
४. जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरबाट प्रदान गरिने सेवा	५
क. स्थानीय प्रशासन तथा शान्ति सुरक्षा सम्बन्धी.....	५
ख. राहदानी सम्बन्धी सेवा :	६
ग. नागरिकता सम्बन्धी सेवा :	६
घ. मुद्रा तथा ठाडो उजुरी सम्बन्धी :	६
ङ. हातहतियार इजाजत तथा नवीकरण र स्वामित्व हस्तान्तरण :	६
च. संस्था दर्ता तथा नवीकरण सम्बन्धी सेवा :	६
छ. आपूर्ति व्यवस्था अनुगमन सम्बन्धी सेवा :	६
ज. विपद् व्यवस्थापन सम्बन्धी सेवा :	६
५. जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरमा रहेका शाखा र जिम्मेवार अधिकारी	६
६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि.....	७
क. दस्तुर र अवधि	७
ख. जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरको नागरिक बडापत्र	५
७. निवेदन, उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी.....	१४
क) निर्णय गर्ने प्रक्रिया:	१४
ख) निर्णय गर्ने अधिकारी:	१४
८. निर्णय उपर उजुरी सुन्ने अधिकारी	१४
९. सम्पादन गरेको कामको विवरण.....	१४
क. नागरिकता वितरण सम्बन्धी विवरण.....	१४
ख. राहदानी वितरण सम्बन्धी.....	१४
ग. सिफारिस/प्रमाणित सम्बन्धी विवरण	१४

कृष्णलाल जोशी
प्रशासनिक अधिकृत



घ. मुद्दाको विवरण.....	१५
ङ. जनगुनासो ठाडो उजुरी सम्बन्धी विवरण.....	१५
च. द्वन्द्व व्यवस्थापन सम्बन्धी विवरण.....	१५
छ. संघ/संस्था दर्ता/नविकरण व्यवस्थापन सम्बन्धी विवरण.....	१५
ज. हातहतियार नविकरण सम्बन्धी विवरण.....	१५
झ. पत्रपत्रिका दर्ता सम्बन्धी विवरण.....	१५
ञ. राष्ट्रिय परिचय पत्र वितरण संकलन.....	१६
ट. बजार नियमन.....	१६
ठ. बैठक सम्बन्धी.....	१६
ड. कोभिड-१९ सम्बन्धी अनुगमन.....	१६
ढ. सीमाबाट आवागमन.....	१६
ण. सवारी पास सम्बन्धी विवरण.....	१७
१०. कार्यालय प्रमुख र सूचना अधिकारीको नाम र पद.....	१७
क. कार्यालय प्रमुख.....	१७
ख. सूचना अधिकारी.....	१७
१२. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण.....	१८
क. राजश्व संकलन सम्बन्धी विवरण.....	१८
ख. कार्यालय खर्च सम्बन्धी विवरण.....	१८
ग. राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रम तर्फ.....	१८
१३. तोकिए बमोजिमका अन्य विवरण.....	१८
१४. अधिल्लो आ.व.मा सञ्चालित कार्यक्रमहरू.....	१८
१५. जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको वेबसाइट.....	१८
१६. जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण.....	१८
१७. जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले संचालन गरेको कार्यक्रम र सो को प्रगति प्रतिवेदन.....	१८
१८. जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि.....	१९
१९. जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा परेका सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको विषय.....	१९
२०. जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सूचनाहरू अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सोको विवरण.....	१९


कृष्णानन्द जोशी
प्रशासकिय अधिकृत

१. जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको स्वरूप र प्रकृति

वि.सं. २००७ सालमा प्रजातन्त्रको प्रारम्भ पश्चात चुस्त एव विकेन्द्रित प्रशासनको आवश्यकता महसूस गरी वडाहाकिमहरूको नियुक्ति गरिएको पाईन्छ । यसै क्रममा गढी, गौडा र गोश्वाराको रूपमा गृह प्रशासनको कार्य सञ्चालन भएको थियो । नेपालको संविधान २०१९ अनुसार नेपाललाई १४ अञ्चल, ७५ जिल्ला र ५ विकास क्षेत्रमा विभाजन गरियो । फलस्वरूप बेलौरीबाट वि.सं. २०१९ सालपछि कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर सरेको देखिन्छ । स्थानीय प्रशासनलाई विकेन्द्रित प्रशासन व्यवस्था अनुरूप सञ्चालन गर्न वि.सं. २०२५ सालमा अञ्चलाधिकाको कार्यालयबाट नागरिकता जारी भएका रेकर्डहरू पाईन्छ । स्थानीय प्रशासन ऐन, २०२८ लागू भएपश्चात् उक्त ऐनको दफा ५ ले जिल्लाको सामान्य प्रशासन सञ्चालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था गरे अनुसार कञ्चनपुर जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो ।


जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गरी जनताको जिउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु जिल्ला प्रशासनको मुख्य कार्य हो । यस कार्यालयका काम, कर्तव्य र अधिकारहरूलाई मुलतः स्थानीय प्रशासन ऐन, २०२८ ले व्यवस्था गरेको छ । संघ, प्रदेश र स्थानीय तहबाट जिल्लास्तरमा हुने विकासका कार्यमा समन्वय र सहजीकरण एवं स्थानीय र प्रदेश सरकारका कानून कार्यान्वयनमा आवश्यक सहयोग पुऱ्याउने, विपद् व्यवस्थापन, आपूर्ति व्यवस्थापन एवं वस्तु तथा सेवाको गुणस्तरीयताको सुनिश्चितता प्रदान गर्ने, स्वच्छ बजार प्रवर्द्धनको लागि बजार अनुगमन गर्ने र उपभोक्ताको हित संरक्षणमा सरोकारवाला निकायबीच उचित समन्वय गर्ने तथा सेवा प्रवाहको अनुगमन गर्ने, प्रचलित कानूनमा तोकिएका विषयहरूमा न्याय निरूपण, आर्थिक अनियमितता एवं भ्रष्टाचार नियन्त्रण जस्ता कार्यहरू सम्पादन गरी जिल्लामा सुशासनको लागि जिल्ला प्रशासन कार्यालयको महत्वपूर्ण भूमिका रहेको छ ।

जिल्ला प्रशासन कार्यालय, कञ्चनपुर ले यस जिल्लालाई शान्त, सुरक्षित र समुन्नत बनाउने दूरदृष्टि का साथ विधिको शासन अवलम्बन गरी शान्ति सुरक्षाको अवस्थालाई प्रभावकारी बनाउँदै प्रभावकारी सेवा प्रवाहको माध्यमबाट सुशासनको प्रत्याभूति गर्ने लक्ष्यहरू लिएर काम गरिरहेको छ । यी लक्ष्यहरू प्राप्तिका लागि यस कार्यालयले सुरक्षा निकायको समन्वयात्मक परिचालनद्वारा जिल्लामा शान्ति सुरक्षाको स्थितिलाई सुदृढ बनाउने, जिल्लामा विधिको शासन सुनिश्चित गर्ने, विपद्को एकीकृत र समन्वयात्मक व्यवस्थापन गर्ने, आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, मानव अधिकारको संरक्षण गर्ने र पारदर्शिता एवं जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्य लिएको छ ।

२. जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको काम, कर्तव्य र अधिकार

- क. जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्ने ।
- ख. जिल्लामा सञ्चालित विकासका कार्यक्रमहरूमा सहयोग र समन्वय गर्ने ।
- ग. जिल्लामा रहेका नेपाल सरकारका सम्पतिहरूको संरक्षण गर्ने ।
- घ. जिल्लामा आइपने विपद्हरूको व्यवस्थापन गर्ने ।
- ङ. जिल्लामा वस्तु तथा सेवाहरूको आपूर्तिलाई व्यवस्थित गर्ने ।
- च. जिल्लास्थित सार्वजनिक निकायहरूको कार्यसम्पादनमा समन्वय गर्ने ।
- छ. प्रचलित कानूनले तोकिएका विषयहरूमा न्याय निरूपण गर्ने ।
- ज. नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्ने ।
- झ. हातहतियारको इजाजत प्रदान तथा नवीकरण गर्ने ।
- ञ. राहदानी सम्बन्धी कार्य गर्ने ।
- ट. संस्था दर्ता तथा नवीकरण गर्ने ।
- ठ. प्रचलित कानून र नेपाल सरकारको निर्देशन बमोजिम अन्य विविध कार्यहरू गर्ने ।




कृष्णानन्द जोशी
प्रशासकिय अधिकृत

३. जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरमा रहने कर्मचारी संख्या र कार्य विवरण
क. जिल्ला प्रशासन कार्यालयको दरबन्दी संख्या

सि.नं.	पद/श्रेणी	दरबन्दी	कैफियत
१	प्रमुख जिल्ला अधिकारी	१	
२	सहायक प्रमुख जिल्ला अधिकारी	१	
३	प्रशासकिय अधिकृत	३	१ रिक्त
४	नायव सुब्बा	१०	
५	लेखापाल	१	
६	खरिदार	५	
७	कम्प्युटर अपरेटर	३	३ करार
८	हलुका सवारी चालक	१	करार
९	कार्यालय सहयोगी	७	६ करार
कुल जम्मा दरबन्दी		३३	

ख. जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेका फाँट र शाखाहरु

कोठा नं.	भुई तला	कोठा नं.	पहिलो तला	कोठा नं.	दोस्रो तला
१०१	राहदानी/सूचना	२०१	प्रशासकिय अधिकृत	३०१	सूचना तथा परामर्श
१०२	स.प्र.जि.अ.	२०२	आ.प्र.शाखा	३०२	प्रशासकिय अधिकृत
१०३	प्रशासकिय अधिकृत	२०३	प्र. जि. अ.	३०३	आपतकालिन शाखा
१०४	रा.परिचय पत्र	२०४	सभाहल	३०४	
१०५	सर्भर रुम	२०५	मुद्दा फाँट	३०५	भण्डार शाखा
१०६	कम्प्युटर कक्ष			३०६	स्टोरकिपर
१०७	नागरिकता फाँट	२०७	संघ/संस्था	३०७	स्टोरकिपर
		२०८	स्थानीय प्रशासन		

४. जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरबाट प्रदान गरिने सेवा


क. स्थानीय प्रशासन तथा शान्ति सुरक्षा सम्बन्धी

- नामथर, उमेर आदि प्रमाणित ।
- नाबालक परिचयपत्र जारी ।
- पारिवारिक पेन्सन शपथ पत्र, दुई नामथर र जन्ममिति प्रमाणित, रहलपहल सम्बन्धी सिफारिस ।
- दलित, आदिवासी र जनजाति प्रमाणपत्र ।
- पत्रपत्रिका दर्ता ।
- छापाखाना दर्ता ।
- पारिवारिक विवरण प्रमाणित ।
- नाता प्रमाणित ।
- विविध कार्य ।

ख. राहदानी सम्बन्धी सेवा :

- राहदानी फारम संकलन ।
- द्रुत सेवाको लागि अभिलेख प्रमाणित ।
- राहदानी वितरण ।




कृष्णानन्द जोशी
प्रशासकिय अधिकृत



• **MRPको विवरण संशोधन ।**

ग. नागरिकता सम्बन्धी सेवा :

- वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र वितरण ।
- वैवाहिक अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र वितरण ।
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वितरण ।
- नामधर जन्म मिति संशोधन ।
- कर्मचारी परिवारको नाताले दिइने नागरिकताको प्रमाणपत्रको वितरण ।

घ. मुद्रा तथा ठाडो उजुरी सम्बन्धी :

- सार्वजनिक मुद्रा ।
- गुनासो वा ठाडो उजुरी ।

ङ. हातहतियार इजाजत तथा नवीकरण र स्वामित्व हस्तान्तरण :

- हातहतियार इजाजत, नामसारी, नवीकरण र स्वामित्व हस्तान्तरण ।

च. संस्था दर्ता तथा नवीकरण सम्बन्धी सेवा :

- संस्था दर्ता ।
- संस्था नवीकरण ।
- संस्थाको विधान संशोधन ।
- जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृति ।

छ. आपूर्ति व्यवस्था अनुगमन सम्बन्धी सेवा :

- सहज आपूर्ति व्यवस्थापन सुनिश्चित गर्नको लागि बजार अनुगमन तथा नियमन ।

ज. विपद् व्यवस्थापन सम्बन्धी सेवा :

- जिल्ला विपद् व्यवस्थापन समितिको बैठक व्यवस्थापन ।
- विपद् सम्बन्धी कार्ययोजना निर्माण ।
- मनसुन पूर्व आपतकालीन कार्य कार्ययोजना ।
- विपद् न्यूनीकरणका लागि तयारी ।
- विपदमा भएको क्षतिको विवरण संकलन ।
- विपदमा पीडित भएकाहरूलाई क्षतिपूर्ति एवं राहत वितरण तथा पुनस्थापना ।

५. जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरमा रहेका शाखा र जिम्मेवार अधिकारी

सि.नं.	पद	नाम, थर	कोठ नं.	शाखा/फाँट
१	प्र.जि.अ.	श्री रामकुमार महतो	२०३	
२	स.प्र.जि.अ.	श्री अशोक कुमार भण्डारी	१०२	
३	प्र.अ.	श्री खगेन्द्र भारती	२०१	नागरिकता/प्रशासन
४	प्र.अ.	श्री कृष्णानन्द जोशी	२०१	नागरिकता/प्रशासन
५	प्र.अ.			सरुवा भई रिक्त
६	ले.पा.	श्री चन्द्रा कुमारी विष्ट	२०२	लेखा
७	ना.सु.	श्री पद्म राज भट्ट	२०५	मुद्रा,
८	ना.सु.	श्री ओमकार साउद	१०७	नागरिकता
९	ना.सु.	श्री मन्जु विष्ट	१०१	ना. प्रतिलिपि
१०	ना.सु.	श्री भाष्कर दत्त भट्ट	२०८	ना. प्रतिलिपि

६
कृष्णानन्द जोशी
 प्रशासकिय अधिकृत



नेपाल सरकार
प्रशासन विभाग


सि.नं.	पद	नाम, थर	कोठा नं.	शाखा/फाँट
११	ना.सु.	श्री गोपाल सिंह पुजारा	१०७	मुद्दा
१२	ना.सु.	श्री आरती जोशी	१०७	स्थानीय प्रशासन
१३	ना.सु.	श्री दिपिका विष्ट	१०१	नागरिकता
१४	ना.सु.	श्री मान बहादुर बोहरा	१०१	राहदानी
१५	खरिदार	श्री देवराज ओफा	२०८	स्थानीय प्रशासन
१६	खरिदार	श्री गीता जोशी	१०७	राहदानी
१७	खरिदार	श्री लोकेन्द्र कुमार हमाल	१०७	स्थानीय प्रशासन
१८	खरिदार	श्री महेश्वरी जोशी विष्ट	२०५	नागरिकता
१९	खरिदार	श्री निर विक्रम सिंह	२०८	नागरिकता
२०	क.अ.	श्री राजेन्द्र प्रसाद जोशी	१०६	कम्प्युटर
२१	क.अ.	श्री ईन्दु बहादुर बम	१०६	कम्प्युटर
२२	क.अ.	कमल कुमार बोहरा	१०६	कम्प्युटर
२३	ह.स.चा.	श्री टंक बहादुर दिवाल		
२४	का.स.	श्री गम्भीरसिंह बोहरा		
२५	का.स.	श्री उमाकान्त रिजाल		स्थानीय प्रशासन
२६	का.स.	श्री देव सिंह धामी		
२७	का.स.	श्री रामकृष्ण चौधरी		नागरिकता
२८	का.स.	श्री ईश्वर दत्त पन्त		मुद्दा
२९	का.स.	श्री पार्वती जोशी	२०३	पि.ए.फाँट
३०	का.स.	श्री शंकर दत्त अवस्थी	१०७	नागरिकता
३१	माली	श्री दान बहादुर बोहरा	१०७	दर्ता चलानी
३२	सु.भा.	श्री अन्जना तामाङ्ग	१०७	नागरिकता

६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

क. दस्तुर र अवधि

सि.नं.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर रु.	लाग्ने अवधि	कैफियत
१.	वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र	रु.१० को टिकट	प्रक्रिया पुगेकै दिन	
२.	नागरिकताको प्रतिलिपि वितरण	रु.१३ को टिकट	प्रक्रिया पुगेकै दिन	
३.	वेवाहिक अंगीकृत नागरिकताको प्रमाणपत्र वितरण	रु.१० को टिकट	प्रक्रिया पुगेकै दिन	
४.	राहदानी फारम संकलन	नाबालक: रु.२५००/- साधारण: रु.५०००/-	प्रक्रिया पुगेकै दिन	
५.	द्रुत सेवा अभिलेख प्रमाणित		प्रक्रिया पुगेकै दिन	
६.	राहदानी वितरण		प्राप्त भएपछि तुरुन्तै	
७.	गुनासो वा ठाडो उजुरी	रु.१० को टिकट	यथाशीघ्र	
८.	नामथर, उमेर आदि प्रमाणित	रु.१० को टिकट	प्रक्रिया पुगेपछि सोहि दिन	
९.	नाबालक परिचयपत्र	रु.१० को टिकट	प्रक्रिया पुगेपछि सोहि दिन	
१०.	पारिवारिक पेन्सन, शपथ पत्र र रहलपहल सम्बन्धी सिफारिस	रु.१० को टिकट	प्रक्रिया पुगेपछि सोहि दिन	
११.	संस्था दर्ता	रु.१०००/-	सबै प्रक्रिया पुगेपश्चात सोहि दिन	
१२.	संस्था नवीकरण	रु.५००/- (म्याद गुज्रमा लोकिएको जरिवाना लाग्ने)	सोहि दिन	
१३.	संस्थाको विधान संशोधन	रु.१० को टिकट	सोहि दिन	

[Signature]
कृष्णमानन्द जोशी
प्रशासनिक अधिकृत



१४.	जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृति	रु.१० को टिकट	सोहि दिन
१५.	दलित, मधेसी, आदिवासी जनजाति सिफारिस	रु.१० को टिकट	सोहि दिन
१६.	पत्रपत्रिका दर्ता	दैनिक रु.१०००।- साप्ताहिक रु.५००।- पाक्षिक रु.३००।- मासिक रु.२००।-	सबै प्रक्रिया पूरा भए पश्चात सोहि दिन
१७.	छपाखाना दर्ता	रु.१०००।-	सबै प्रक्रिया पूरा भए पश्चात सोहि दिन
१८.	हातहतियार नामसारी	रु.१०००।-	प्रक्रिया पुगेको पश्चात सोहि दिन
१९.	हातहतियार जिल्ला भित्रको नवीकरण	रु.१५०।-	सबै प्रक्रिया पूरा भए पश्चात सोहि दिन
२०.	हातहतियार नेपाल भरिको नवीकरण	रु.३००।-	सोहि दिन
२१.	नामथर, जन्म मिति संसोधन	रु.१० को टिकट	सबै प्रक्रिया पूरा भए पश्चात सोहि दिन
२२.	नाता प्रमाणित	रु.१० को टिकट	सोहि दिन
२३.	क्षतिपूर्ति एवं राहत वितरण		सबै कागजात पूरा भएपश्चात यथाशीघ्र
२४.	सार्वजनिक शान्ति विरुद्धको कसूर सम्बन्धि मुद्दा	रु.१० को टिकट	कानून बमोजिम


ख. जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरको नागरिक बडापत्र

सि.न.	सेवाको विवरण	सेवा प्रदान गर्ने स्थान	कोठा नं.	सेवाग्राहीले फेद गर्नुपर्ने कागजात तथा पूरा गर्नु पर्ने प्रक्रिया	सेवा प्राप्त गर्न सार्ने		विन्मोवार व्यक्ति	युनासोसुन्ने अधिकारी
					मुक्त	सम्ब		
१.	वंशजको आधारमा नागरिकता जारी गर्ने	नागरिकता शाखा	१०७	<ul style="list-style-type: none"> जन्मस्थान र नाता बुल्ने गरी सम्बन्धित गा.पा./न.पा.को सिफारिस साथ अनुसूची-१ बमोजिम ढाँचामा निवेदन । बाबु वा आमाको सनाखत । आमा वा बाबु नभए आफ्नो वंशतर्फका तीन पुस्ता भित्रको नातेदारको नागरिकताको प्रमाणपत्र र त्यसको प्रतिलिपि उक्त नातेदारसंगको नाता बुल्ने प्रमाणित पत्र र निजको सनाखत । जन्मदर्ता/शैक्षिक योग्यताको प्रमाण पत्र अनिवार्य । बसाइ सरी आएको भए बसाइ सराहको प्रमाण पत्र २ प्रति अटो साइजको फोटो <p>विवाहित महिलाको हकमा उल्लेखित कागजातको अतिरिक्त निम्न थप कागजातहरू फेद गर्नुपर्ने:</p> <ul style="list-style-type: none"> विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि । पति वा ससुराको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि पति वा सासुरा/जेठाजु/ देवरमध्ये कसैको सनाखत र सनाखत गर्ने व्यक्तिको नागरिकता माइती पट्टिको आमा/बुबा/दाजु/भाइ मध्ये एक जना र सो नभएमा दिदि/बहिनी मध्ये एक जनाको नागरिकताको प्रतिलिपि र नाता बुल्नेको प्रमाण नाता कायम भएको भए सो को प्रमाण जन्म दर्ता/शैक्षिक योग्यताको प्रमाणपत्र पतिको मृत्यु भएमा मृत्यु दर्ता प्रमाण पत्र 	निवेदनमा रु.१०/- टिकट	प्रमाण कोहुकमा सोहि दिन	प्रशासकीय अधिकृत	स.प्र.जि.अ.
२.	वंशजको आधारमा नागरिकता जारी गर्ने (बाबु वा आमा वा तीन पुस्ता भित्रको कोही नातेदार नहुनेको हकमा)	नागरिकता शाखा	१०७	<ul style="list-style-type: none"> जन्मस्थान र नाता बुल्ने गरी सम्बन्धित गा.पा./न.पा.को सिफारिस साथ अनुसूची १ बमोजिम ढाँचामा निवेदन । नेपालमा जन्म भइ नेपालमै निरन्तर रूपमा स्थायी बसोवास भएको व्यहोरा बुल्ने स्थानीय बासिन्दाले गरिदिएको सिफारिस गा.पा./न.पा. बाट प्रमाणित अनुसूची ३ बमोजिमको ढाँचामा ५ जना स्थानीय बासिन्दाले गरिदिएको स्थायगत सर्जर्सी 	निवेदनमा रु.१० को टिकट	आठ दिन भित्र	प्र.जि.अ	

कृष्णानन्द जोशी
 प्रशासकिय अधिकृत




			<ul style="list-style-type: none"> सम्बन्धित बडामा बसोबास गर्ने ३ जना व्यक्तिले अनुसूची ४ बमोजिमको ढाँचामा जिल्ला प्रशासन कार्यालयमा गरिएको सनाखत (सर्वमीनमा बसेका बाहेक) सर्वमीन तथा सनाखत गर्ने इच्छाशक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जन्मदर्ता/शैक्षिक योग्यताको प्रमाण पत्र बाबु वा आमाको नागरिकता दावी विरोध सम्बन्धी तीनपुम्ने बुलाइ ७ दिने सूचना सार्वजनिक गर्ने आवश्यकताअनुसार थप बुझ्न सकिने २ प्रति अटो साइजको फोटो 				
३.	बलात्कारको आधारमा गा.पा./न.पा. बाट नागरिकता जारी गर्ने सिफारिस भएको नेपाल सरकारबाट अनुसूची १ फेला परेको पितृत्व बमोजिम ढाँचाको मातृत्वको ठेगाना निवेदन नहुनेको हुकमा)		<ul style="list-style-type: none"> गा.पा./न.पा. बाट सिफारिस भएको अनुसूची १ बमोजिम ढाँचाको निवेदन स्वीकृती प्राप्त बालमन्दिर वा अनाथालय वा संघ संस्थाको संरक्षणमा हुने बढेको भए त्यस्तो संस्थाको सिफारिस, संस्था प्रमुखको नागरिकता र निजको सनाखत कुनै व्यक्तिले पालनपोषण गरेको भए पालन पोषण गर्ने व्यक्तिको नागरिकताको प्रमाण पत्रको आधिकारिकता यकिन गरी सोको प्रतिलिपि संलग्न गरी निजको सनाखत पितृत्व वा मातृत्व ठेगाना नभएको व्यहोराको सम्बन्धित गा.पा./न.पा को सिफारिस र प्रहरी प्रतिवेदन दावी विरोध सम्बन्धी ७ दिने सूचना प्रकाशित भएको २ प्रति अटो साइजको फोटो 	निवेदनमा १० को टिकट	प्रमाण हुकमा दिन	पुगेको सोही	प्र.जि.अ.
४.	कर्मचारीको नाताले नागरिकता शाखा नागरिकता प्रमाण पत्र प्रदान गर्ने	१०७	<ul style="list-style-type: none"> अनुसूची १ बमोजिमको ढाँचामा दुई प्रति निवेदन बाबु वा आमाको नागरिकताको प्रतिलिपि बहाल रहेको कार्यालयको सिफारिस अन्वयबाट पहिले नागरिकता नलिएको व्यहोरा बुलाई सम्बन्धित कर्मचारीको सनाखत गराउने जन्मदर्ता तथा शैक्षिक योग्यताको प्रमाण पत्र विवाहित महिलाको हुकमा पतिको नागरिकता र विवाह दर्ता प्रमाण अल्पेक्षित कागजातका २/२ प्रति प्रतिलिपिहरु र फोटो 	निवेदनमा १० को टिकट	प्रमाण हुकमा दिन	पुगेको सोही	प्रशासकीय अधिकृत
५.	बैवाहिक अङ्गिकृत नागरिकता प्रदान गर्न	१०७	<ul style="list-style-type: none"> गा.पा./न.पा.को सिफारिस साथ अनुसूची ७ बमोजिमको ढाँचाको निवेदन पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि विदेशी नागरिकता त्यागेको वा त्याग गर्न कारबाही चलाएको निश्चय भारत बाहेक अन्य देशका नागरिकता हुकमा नेपाल आएको स्पष्ट देखिने राहदानी एवं भिसाको प्रतिलिपि उमेर खुल्ने प्रमाण पतिको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र र पतिसंग नाता खुल्ने तीन पुस्ता भित्रको व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र सनाखत पति वा अन्यको नागरिकताको आधिकारिकता एकिन गर्ने ऐनको अनुसूची बमोजिमको ढाँचामा तपथग्रहण 	निवेदनमा १० को टिकट	प्रमाण हुकमा दिन	पुगेको सोही	प्र.जि.अ.
६.	अङ्गिकृत नागरिकता सिफारिस (विदेशी नागरिक संग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएको सन्तानको हुकमा)	१०७	<ul style="list-style-type: none"> गा.पा./न.पा.को सिफारिस साथ अनुसूची ७ बमोजिमको ढाँचाको निवेदन आमाको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि बाबुको राष्ट्रियता खुल्ने प्रमाणपत्रको प्रतिलिपि बाबुको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता तथा नागरिकता सुविधा नलिएको व्यहोरा खुल्ने सम्बन्धि देशको नागरिकता जारी गर्ने निकायले जारी गरेको प्रमाण नेपालमा जन्म भए स्वामी बसोबास गरि रहेको व्यहोरा खुल्ने स्वामीय निकायको सिफारिस जन्मदर्ता तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि विदेशी नागरिकता त्याग गरेको प्रमाण पत्र आमाको सनाखत ऐनको अनुसूची बमोजिमको ढाँचामा तपथग्रहण 	निवेदनमा १० को टिकट			
७.	नागरिकता प्रमाणपत्रको प्रतिलिपि जारी गर्ने	१०७	अभिलेख फेलापरेको हुकमा	निवेदनमा १० को टिकट	प्रमाण हुकमा दिन	पुगेको सोही	प्रशासकीय अधिकृत


कृष्णानन्द जोशी
 प्रशासकीय अधिकृत




			<ul style="list-style-type: none"> स्थानीय निकायको सिफारिस सहितको निवेदन नागरिकताको सङ्केत प्रति कार्यालयको अभिलेख भिडानउने <p>अभिलेख फेला नपरेको हकमा</p> <ul style="list-style-type: none"> अभिलेख नभएको र पुरानो नागरिकताको प्रमाण पत्र पेश गर्ने तसकैको हकमा स्थानीय निकायबाट फोटो सहित प्रमाणित गरिएको सिफारिस सहित अनुसूची १ ढाँचाको निवेदन नयाँ प्रकृया गर्नु पर्ने <p>बसाइ सरी आउनेको हकमा</p> <ul style="list-style-type: none"> स्थानीय निकायको सिफारिस सहितको निवेदन बसाइ सरी आउनेको दर्ता प्रमाण पत्र सम्बन्धित जिल्लाको अभिलेख ब्राह्म/आमा, पति/पत्नी वा तीन पुस्ता भित्रको नाता खुलेको सनाखत गर्ने व्यक्ति र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि अभिलेख फेला नपरेको हकमा नयाँ प्रकृयाबाट नागरिकता जारी गर्ने <p>विवाह प्राइ आउने महिलको हकमा</p> <ul style="list-style-type: none"> स्थानीय निकायको सिफारिस सहितको निवेदन विवाह दर्ता प्रमाणपत्र पतिको नागरिकता र सनाखत पतिको मृत्यु भएको हकमा घर तर्फको तीन पुस्ता भित्रको नाता खुलेको सनाखत गर्ने व्यक्ति र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि पतिको मृत्यु दर्ता प्रमाण सम्बन्धित जिल्लाको अभिलेख अभिलेख फेला नपरेको हकमा नयाँ प्रकृयाबाट जारी गरिने 					
८.	नागरिकता प्रमाणपत्रमा उल्लेखित विवरण सच्याउने(घर वा उमेर वा सानातिना नुदी)	नागरिकता शाखा	१०७	<ul style="list-style-type: none"> विवरण सच्याउनु पर्नेको कारण सहितको निवेदन नागरिकताको सङ्केत प्रति घर, जन्ममिति र ठेगाना फरक परेको पुष्टि गर्ने कागजातहरू विवाहित महिलाको पतिको घर, ठेगाना कायम गर्नु पर्ने वा परिवर्तन गर्नपर्ने भएमा विवाह दर्ता र नागरिकताको सङ्केत प्रति, अदालतबाट नाता कायम भएको प्रमाण, अधिल्लो पतिको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाण पत्र सम्बन्धित विच्छेद भएकी महिलाको हकमा सम्बन्धित विच्छेदको अदालती फैसला र नागरिकताको सङ्केत प्रति 	निवेदनमा १० को टिकट	प्रमाण हकमा दिन	पुनेको प्रशासकीय सोही अधिकृत	स.प्र.जि.अ.
९.	नागरिकता परित्याग	नागरिकता शाखा	१०७	<ul style="list-style-type: none"> अनुसूची ९ बमोजिमको ढाँचाको सूचना नेपाली नागरिकताको प्रमाणपत्रको सङ्केत प्रति नेपाली राहदानी लिएको भए सङ्केत प्रति विदेशी नागरिकताको प्रमाण पत्र निवेदक स्वयमको सनाखत र नेपाली कुटनीतिक नियोग मार्फत प्राप्त भएका सूचनाको हकमा सम्बन्धित नियोगबाट भएको सनाखत नेपाली नागरिकता र राहदानी हराएको भए राष्ट्रियस्तरको पत्र पत्रिकामा सूचना प्रकाशित करी फेला नपरेको भए सम्बन्धित प्रहरी कार्यालयको पत्र 	निवेदनमा १० को टिकट	प्रमाण हकमा दिन	पुनेको प्र.जि.अ. सोही	स.प्र.जि.अ.
१०.	मुनः नेपाली नागरिकता कायम गर्ने	नागरिकता शाखा	१०७	<ul style="list-style-type: none"> अनुसूची ११ बमोजिमको ढाँचाको निवेदन नागरिकता त्याग गर्नु अघिको नेपाली नागरिकताको फोटोकपी । सो नभएमा नागरिकता लिएको मिति र नागरिकता त्याग गरेको मिति । विदेशको नागरिकता त्याग गरेको तिसमा पहिले नागरिकता परित्याग गर्ने व्यक्ति हो भन्ने कुराको यकिन गर्ने । 	निवेदनमा १० को टिकट	प्रमाण हकमा दिन	पुनेको प्र.जि.अ. सोही	स.प्र.जि.अ.
११.	नाताबन्ध परिवर्तन पत्र प्रदान गर्ने	नागरिकता शाखा	१०७	<ul style="list-style-type: none"> स्थानीय निकायको फोटो प्रमाणित सहितको सिफारिस स्थानीय निकायबाट अभिलेख संश्लेषणको नाता प्रमाणित अविभावकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि 	निवेदनमा १० को टिकट	प्रमाण हकमा दिन	पुनेको प्रशासकीय सोही अधिकृत	स.प्र.जि.अ.


कृष्णानन्द जोशी
 अधिकृत

९०




				<ul style="list-style-type: none"> अविभाजकको सनाउत सङ्कल जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाण पत्र र सोको प्रतिलिपि बसाइ सरी आउनेको हुकमा बसाइ सराइको प्रमाण कर्मचारी परिवारको हुकमा सम्बन्धित कार्यालयको सिफारिस २ प्रति थप फोटो 					
१२.	राहदानी सिफारिस गर्ने	राहदानी शाखा	१०१	<ul style="list-style-type: none"> भाषण अनुसार भरिएको फारम २ प्रति सङ्कल नागरिकता र सोको प्रतिलिपि १ प्रति ५ साइजको फोटो ५ प्रति अन्य जिल्लाबाट जारी भएको नामरिक्ता प्रमाण पत्र भएमा बसाइसराइको प्रमाण पत्र र सम्बन्धित जिल्लाबाट नागरिकता भिडेको पत्र राहदानी लिइ सकेको भए पुरानो राहदानीको सङ्कल कर्मचारीको हुकमा सम्बन्धित कार्यालयको सिफारिस <p><u>राहदानी हराएको सम्बन्धमा थप :</u></p> <ul style="list-style-type: none"> राष्ट्रिय स्तरको दैनिक पत्रिकामा ७ दिनको सूचना प्रकाशन गरेको प्रमाण राहदानी हराएको सम्बन्धि प्रहरी प्रतिवेदनको सङ्कल प्रति <p><u>नापालको हुकमा थप</u></p> <ul style="list-style-type: none"> नावालिग परिचय पत्र र त्यसको प्रतिलिपि बाबु वा आमा वा संरक्षकको नाता प्रमाणित र त्यसको प्रतिलिपि बाबु वा आमा वा संरक्षकको नागरिकता र त्यसको प्रतिलिपि 	निवेदनमा रु. १० को टिकट	प्रमाण हुकमा दिन	पुगेको सोही	प्रशासकीय अधिकृत	स.प्र.जि.अ.
१३.	उमेर, नाम वा जात सफाउन सिफारिस गर्ने	स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखा	२०८	<ul style="list-style-type: none"> रु. १० को टिकट सहितको निवेदन शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकता प्रमाणपत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तहको सिफारिस 	निवेदनमा रु. १० को टिकट	प्रमाण हुकमा दिन	पुगेको सोही	प्रशासकीय अधिकृत	स.प्र.जि.अ.
१४.	संघ संस्था दर्ता तथा नविकरण	संघ संस्था तथा पत्र पत्रिका दर्ता शाखा	२०७	<ul style="list-style-type: none"> तोकिएको डाँचा बमोजिमको निवेदन साधारण सभाको निर्णय पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि पदाधिकारीहरूद्वारा हस्ताक्षर गरिएको ३ प्रति प्रस्तावित विधान स्थानीय तहको सिफारिस पदाधिकारीहरूको चालचलन सम्बन्धि प्रहरी प्रतिवेदन सम्बन्धित निकायको राय (आवश्यकतानुसार) <p><u>नविकरणको सागी थप:</u></p> <ul style="list-style-type: none"> संस्थाको पत्र अभिलेखो अ.व.को लेखापरिक्षण प्रतिवेदन संस्था दर्ता प्रमाणपत्रको सङ्कल प्रति कर चुका प्रमाण पत्र स्थानीय तहको सिफारिस 	निवेदनमा रु. १० को टिकट	प्रमाण हुकमा दिन	पुगेको सोही	नविकरणको सागी प्रशासकीय अधिकृत	स.प्र.जि.अ. स.प्र.जि.अ.
१५.	संघ संस्थाको विधान संशोधन	संघ संस्था तथा पत्र पत्रिका दर्ता शाखा	२०७	<ul style="list-style-type: none"> संस्थाको पत्र साधारण सभाको निर्णय (दुइतिहाई) संशोधन गर्नुपरेको कारण खुलेको तीन महिने फाराम संस्था नविकरण भएको प्रमाणपत्र 	निवेदनमा रु. १० टिकट	प्रमाण हुकमा दिन	पुगेको सोही	स.प्र.जि.अ.	स.प्र.जि.अ.
१६.	संघ संस्थाको शाखा खोल्ने स्वीकृती	संघ संस्था तथा पत्र पत्रिका दर्ता शाखा	२०७	<ul style="list-style-type: none"> संस्थाको पत्र कार्यालयमिति निर्णय संस्था नविकरणको प्रमाण 	निवेदनमा रु. १० को टिकट	प्रमाण हुकमा दिन	पुगेको सोही	स.प्र.जि.अ.	स.प्र.जि.अ.


कृष्णानन्द जोशी
 प्रशासकिय अधिकृत



			<ul style="list-style-type: none"> संस्थाको विधान एक प्रति स्थानीय तहको सिफारिस 					
१८.	पत्रपत्रिका दर्ता	संघ संस्था तथा पत्र पत्रिका दर्ता शाखा	२०७	<ul style="list-style-type: none"> तोकिएको ढाँचा बमोजिमको निवेदन सम्पादकको शैक्षिक योग्यताको प्रमाण पत्र प्रकाशकले संपादकलाई नियुक्ति गरेको पत्रको प्रतिलिपि छापाखाना दर्ता प्रमाणपत्रको प्रतिलिपि इजाजतपत्रको प्रतिलिपि सम्पादकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि 	निवेदनमा रु. १० को टिकट र नियमानुसारको दस्तुर	प्रमाण १० दिन	पुगेको प्रशासकीय सोही	स.प्र.जि.अ.
१९	विवाह दर्ता (अपत्यक)	मुद्दा शाखा	२०६	<ul style="list-style-type: none"> पति पत्नी दुवैको फोटो टासिएको तोकिएको ढाँचा बमोजिमको निवेदन केटा र केटी दुवैको नागरिकता प्रमाण पत्रको प्रतिलिपि वा बीस बर्ष पुरानैको उमेर खुलेको प्रमाण हाड नाता नपर्ने स्थानीय तहको किटानी सिफारिस। अविवाहित भएको व्यहोरा खुलेको स्थानीय तहको सिफारिस तिन जना (माइती तथा घर तर्फको नाम खुलेको) साक्षीहरूको नागरिकता र सनाच्चत ४/४ प्रति पासपोर्ट साइजको फोटो <p>विदेशीको हकमा</p> <ul style="list-style-type: none"> म्याद नसकिएको राहुदानी तथा भिषा र त्यसको प्रतिलिपि सम्बन्धित हुनाबामको ल्व इरकमभतप्यलोभततपथ १५ दिन नेपाल बसेको प्रमाण चालचलन सम्बन्धि प्रहरी प्रतिवेदन तिन जना साक्षीहरूको नागरिकता र सनाच्चत 	निवेदनमा रु. १० को टिकट	निवेदन दिएको १५ दिनमा	स.प्र.जि.अ.	प्र.जि.अ.
२०.	मुद्दा सम्बन्धि	मुद्दा शाखा	२०६	<p>ठाडो उजुरीको हकमा</p> <ul style="list-style-type: none"> पूर्ण व्यहोरा खुलेको निवेदन निवेदकको नागरिकता वा पहिचान खुल्ने प्रमाण <p>अन्य मुद्दाको हकमा</p> <ul style="list-style-type: none"> प्रचलित कानून बमोजिम 	निवेदनमा रु. १० को टिकट	मुद्दाको अंग कोष	स.प्र.जि.अ.	प्र.जि.अ.
२१.	हातहतियारको इजाजत	मुद्दा शाखा	२०६	<ul style="list-style-type: none"> तोकिएको ढाँचाको निवेदन नागरिकताको प्रमाणपत्र र त्यसको प्रतिलिपि स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र चालचलन सम्बन्धि प्रहरी प्रतिवेदन 	निवेदनमा रु. १० को टिकट र नियमानुसारको दस्तुर	प्रमाण १० दिन	पुगेको सोही	स.प्र.जि.अ.
२२.	हातहतियारको इजाजत नविकरण	मुद्दा शाखा	२०६	<ul style="list-style-type: none"> तोकिएको ढाँचामा विवरण इजाजत सक्कल प्रति 	निवेदनमा रु. १० को टिकट र नियमानुसारको दस्तुर	प्रमाण १० दिन	पुगेको सोही	स.प्र.जि.अ.
२३.	हातहतियारको इजाजत नामसारी		२०६	<p>नामसारी (मृतकको हकमा)</p> <ul style="list-style-type: none"> अनुसूची-१ बमोजिम ढाँचाको निवेदन निजको सबै भन्दा नजिकको हकदारको प्रमाण र त्यसको प्रतिलिपि मृतकको मृत्यु दर्ता प्रमाणपत्र नामसारी गरि लिनेको नागरिकताको प्रतिलिपि नामसारी गरि लिनेको स्वीकृत चिकित्सकबाट जारी निरोगिताको प्रमाणपत्र इजाजत पत्रको प्रमाण पत्र नामसारी गरि लिनेको चालचलन सम्बन्धि प्रहरी प्रतिवेदन अन्य हकबाना भए भन्जुरीनामा 	निवेदनमा रु. १० को टिकट र नियमानुसारको दस्तुर	प्रमाण १० दिन	पुगेको सोही	स.प्र.जि.अ.


 १२
 गृह मन्त्रालय, काठमाडौं
 नेपाल



				नामसारी (मृतकको हकमा)				
				<ul style="list-style-type: none"> अनुसूची १७ नमोजिम डॉचाको निवेदन हक छोड्ने र लिनेको निवेदन हक छोड्ने र लिने दुवैको नागरिकताको प्रतिलिपि नामसारी गरि लिनेको हकमा स्वीकृत फिक्सफ्याट जारी मिरोगिताको प्रमाणपत्र नामसारी गरि लिनेको बालबचन सम्बन्धि प्रहरी प्रतिवेदन 				
२५.	नाता सिफारिस	स्थानीय प्रशासन शाखा	२०८	<ul style="list-style-type: none"> नागरिकता प्रमाण पत्रको प्रतिलिपि नाता बुल्ने प्रमाणहरू 	निवेदनमा रु.१० को टिकट	प्रमाण हकमा दिन	पुगेको प्रशासकीय सोही अधिकृत	स.प्र.जि.अ
२५.	प्रकोप पिडितलाई राहत वितरण गर्ने	जिल्ला आपतकालीन कार्य सञ्चालन शाखा		<ul style="list-style-type: none"> निवेदन घटनाको रङ्गिन फोटो गा.पा./न.पा.को सिफारिस प्रहरी सर्जमिन मुचुल्काको सञ्चल नागरिकता प्रमाणपत्रको प्रतिलिपि 	निवेदनमा रु.१० को टिकट	प्रमाण हकमा दिन	पुगेको स.प्र.जि.अ. सोही	प्र.जि.अ.
२६.	शान्ति सुरक्षा प्रदान गर्ने	स्थानीय प्रशासन शाखा	२०८	<ul style="list-style-type: none"> लिखित वा मौखिक निवेदन 	निवेदनमा रु.१० को टिकट	प्रमाण हकमा दिन	पुगेको स.प्र.जि.अ. सोही	प्र.जि.अ.
२७.	आदिवासी/खतजाती/मधेसी/दलित प्रमाणित	स्थानीय प्रशासन शाखा	२०८	<ul style="list-style-type: none"> निवेदन गा.पा./न.पा.को सिफारिस नागरिकता प्रमाणपत्रको प्रतिलिपि कार्यरत कर्मचारी वा निजको परिवार भए सम्बन्धित कार्यालयको सिफारिस वेजिल्लाको हकमा बसाइ सराहको प्रमाण 	निवेदनमा रु.१० को टिकट	प्रमाण हकमा दिन	पुगेको प्रशासकीय सोही अधिकृत	स.प्र.जि.अ
२८.	अपांगता प्रमाणित	स्थानीय प्रशासन शाखा	२०८	<ul style="list-style-type: none"> निवेदन अपांगता परिचय पत्रको प्रतिलिपि नागरिकता प्रमाण पत्रको प्रतिलिपि कर्मचारी वा निजको परिवार भए कार्यालयको सिफारिस 	निवेदनमा रु.१० को टिकट	प्रमाण हकमा दिन	पुगेको प्रशासकीय सोही अधिकृत	स.प्र.जि.अ.
२९.	दुर्घटना क्षतिपूर्ति	मुहा शाखा	२०६	<ul style="list-style-type: none"> निवेदन मृतक र क्षतिपूर्ति लिने बीचको नाता प्रमाणित मृत्युदता प्रमाणपत्रको प्रतिलिपि मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि क्षतिपूर्ति लिनेको नागरिकता प्रमाण पत्रको प्रतिलिपि 	निवेदनमा रु.१० को टिकट	प्रमाण हकमा दिन	पुगेको स.प्र.जि.अ. सोही	प्र.जि.अ.
३०.	भारतीय नामसारीको सिफारिस	पेन्सन स्थानीय प्रशासन शाखा	२०८	<ul style="list-style-type: none"> निवेदन एकजान हकदार भएको व्यहोराको सम्बन्धित गा.पा./न.पा.को सिफारिस मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि नाता प्रमाणित हकदारको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एक भन्दा बढी हकदारहरू भए मन्जुरीनामा पेन्सन पट्टाको फोटोकपी पेन्सनपट्टा लयायवमा विवरण फरक परी संशोधन गर्नु परेमा विवरण फरक परेका सम्बन्धित कागजातहरू आवश्यकता अनुसार प्रहरी सर्जमिन मुचुल्का 	निवेदनमा रु.१० को टिकट	प्रमाण हकमा दिन	पुगेको स.प्र.जि.अ. सोही	प्र.जि.अ.
३१.	राष्ट्रिय परिचय दर्ता/दिप्ति	राष्ट्रिय परिचयपत्र वितरण शाखा	१०५	<ul style="list-style-type: none"> व्यक्ति स्वयम उपस्थित हुनुपर्ने नेपाली नागरिकता तथा शैक्षिक योग्यताका प्रमाण पत्रहरू अन्य जिल्ला बाट बसाइसरी आएको हकमा बसाइसराइ दर्ता प्रमाण पत्र विवाहित महिलाको हकमा श्रीमानको नाम, डैजाना नागरिकता प्रमाण पत्रमा उल्लेख नभएको भए विवाह दर्ता वा नाता प्रमाणितको सङ्गै प्रति । 				

(Signature)

कृष्णानन्द जोशी
प्रशासकिय अधिकृत



७. निवेदन, उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी
- क) निर्णय गर्ने प्रक्रिया:
सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५ एवं सूचनाको हकसम्बन्धी ऐन, २०६४ लगायत प्रचलित कानून बमोजिम ।
- ख) निर्णय गर्ने अधिकारी:
• प्रमुख जिल्ला अधिकारी
• सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रशासकीय अधिकृतले अधिकार प्रत्यायोजन भए बमोजिम
- घ) निर्णय उपर उजुरी सुन्ने अधिकारी
प्रचलित कानून बमोजिम ।

९. सम्पादन गरेको कामको विवरण

क. नागरिकता वितरण सम्बन्धी विवरण

क्र.सं.	विवरण	महिला	पुरुष	जम्मा
१	नयाँ नागरिकता	१९१५	२३४३	४२५८
२	प्रतिलिपि नागरिकता	१२१५	१९०३	३११८
३	वैवाहिक नागरिकता	३	-	३
४	नागरिकता परित्याग	-	-	-
५	नाबालक परिचयपत्र	६	६	१२

ख. राहदानी वितरण सम्बन्धी


क्र.सं.	विवरण	महिला	पुरुष	जम्मा
१	जिल्लाबाट राहदानी वितरण	१६९	६८३	८५२
२	राहदानी सिफारिस	६०	२६८	३२८

ग. सिफारिस/प्रमाणित सम्बन्धी विवरण

क्र.सं.	विवरण	संख्या	कैफियत
१	नाम,थर,जन्ममिति प्रमाणित	४३८	
२	आदिवासी जनजाति प्रमाणित	६४१	
३	दलित सिफारिस	२६८	
४	मधेशी प्रमाणित	५	
५	व्यक्तिगत चालचलन प्रमाणित	३७	
६	अन्य सिफारिस	१४६७	

घ. मुद्दाको विवरण

क्र.सं.	विवरण	संख्या
१.	अ. ल्या मुद्दा	२८१
२.	हालसम्म मुद्दा दर्ता संख्या	३७


कृष्णानन्द जोशी
प्रशासकीय अधिकृत



३.	फछ्यौट भएका संख्या	१९
४.	फछ्यौट हुन बाकी कुल मुद्दा संख्या	३०५
५.	हालसम्म भएको जरिवाना	२५००००
६.	असुल भएको जरिवाना	१६८४००
७.	लगत कसी सदरस्याहा गर्नुपर्ने जरिवाना	४०००
८.	धरोटी फिर्ता	१४०००
९.	ठाडो उजुरी दर्ता संख्या	९०
१०.	फछ्यौट भएका ठाडो उजुरी	९०
११.	फछ्यौट हुन बाकी	०

ड. जनगुनासो ठाडो उजुरी सम्बन्धी विवरण

क्र.सं.	विवरण	संख्या
१	जनगुनासो ठाडो उजुरी दर्ता संख्या	९०
२	जनगुनासो फछ्यौट भएका ठाडो उजुरी	९०
३	जनगुनासो फछ्यौट हुन बाकी	०

च. दण्ड व्यवस्थापन सम्बन्धी विवरण

क्र.सं.	विवरण	संख्या
१.	निवेदन दर्ता संख्या	१
२.	निवेदन फछ्यौट संख्या	०

छ. संघ/संस्था दर्ता/नविकरण व्यवस्थापन सम्बन्धी विवरण

क्र.सं.	विवरण	संख्या
१.	संस्था दर्ता	२५
२.	संस्था नविकरण	९०

ज. हातहतियार नविकरण सम्बन्धी विवरण

क्र.सं.	विवरण	संख्या
१.	हातहतियार नविकरण	१

झ. पत्रपत्रिका दर्ता सम्बन्धी विवरण

क्र.सं.	विवरण	संख्या
१.	दैनिक पत्रिका	-
२.	साप्ताहिक पत्रिका	२
३.	त्रैमासिक पत्रिका	-

(Handwritten Signature)

संस्थापक अधिकारी
प्रशासनिक विभाग



नेपाल सरकार
गृह मन्त्रालय
प्रशासन कार्यालय

ब. राष्ट्रिय परिचय पत्र वितरण संकलन

क्र.सं.	विवरण	संकलित संख्या	वितरित संख्या	कैफियत
१.	राष्ट्रिय परिचय(पत्र वितरण संकलनको जम्मा संख्या	७१६०३	२७५	

ट. बजार नियमन

क्र.सं.	विवरण	संख्या
क.	अनुगमन	४५
ख.	कारबाही	५

ठ. बैठक सम्बन्धी

क्र.सं.	विवरण	संख्या
क.	सर्वपक्षीय	-
ख.	कार्यालय प्रमुख	-
ग.	शान्ति सुरक्षा	१४
घ.	कोभिड समन्वय	२
ङ.	सीमा सुरक्षा	-
च.	विपद व्यवस्थापन	-
छ.	अन्य	५

ड. कोभिड-१९ सम्बन्धी अनुगमन

क्र.सं.	विवरण	संख्या
क.	सार्वजनिक स्थलको अनुगमन	-
ख.	बजार अनुगमन	४५
ग.	कार्यालयको अनुगमन	१५
घ.	मापदण्ड उल्लंघन गरी कारबाहीमा परेका	-
ङ.	वैकिङ संस्थाको अनुगमन	-

ढ. सीमाबाट आवागमन

क्र.सं.	विवरण	महिला	पुरुष	बालबालिका	जम्मा
क.	गड्डाचौकी सीमाबाट नेपाल भित्रिएका	६५७६	१७०३४	३६११	२७२२१
ख.	गड्डाचौकी सीमाबाट भारत गएका	५५१६	२००२०	२५०८	२८०४४
ग.	गौरीफण्टा सीमाबाट नेपाल भित्रिएका	१२०९२	३७०५४	६११९	५५२६५
घ.	गौरीफण्टा सीमाबाट भारत गएका	२६७३१	६५१५८	१०२२७	१०२११६

[Signature]
कृष्णानन्द जोशी
प्रशासकिय अधिकृत



ण. सवारी पास सम्बन्धी विवरण

क्र.सं.	विवरण	संख्या	कैफियत
क.	डिजिटल पास	-	
ख.	म्यानुअल पास	२५	कार्यालयको लागि
ग.	म्यानुअल पास	-	अन्य

१०. कार्यालय प्रमुख र सूचना अधिकारीको नाम र पद

क. कार्यालय प्रमुख:

नाम	पद	मोवाइल नम्बर
रामकुमार महतो	प्रमुख जिल्ला अधिकारी	९८५८७३७७७७

ख. सूचना अधिकारी:

नाम	पद	मोवाइल नम्बर
कृष्णानन्द जोशी	प्रशासकीय अधिकृत	९८४७५०९९५७

११. ऐन, नियम र निर्देशिकाको सूची

- स्थानीय प्रशासन ऐन, २०२८
- नेपाल नागरिकता ऐन, २०६३
- विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन, २०७४
- लागु औषध (नियन्त्रण) ऐन, २०३३
- हातहतियार तथा खरखजाना ऐन, २०१८
- आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७
- आवश्यक वस्तु संरक्षण ऐन, २०१२
- मुलुकी अपराध (संहिता) ऐन, २०७४
- मुलुकी फौजदारी कार्यविधि (संहिता), २०७४
- फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४
- भ्रष्टाचार निवारण ऐन, २०५९
- राहदानी ऐन, २०६४
- सार्वजनिक सुरक्षा ऐन, २०४६
- संस्था दर्ता ऐन, २०३४
- उपभोक्ता संरक्षण ऐन, २०५४
- जग्गा प्राप्ति ऐन, २०३४
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४
- सूचनाको हक सम्बन्धी ऐन, २०६४
- सूचनाको हकसम्बन्धी नियमावली, २०६५
- नेपाली नागरिकता नियमावली, २०६३
- राहदानी नियमावली, २०६७
- संस्था दर्ता नियमावली, २०३४
- हातहतियार तथा खरखजाना नियमावली, २०२८
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५
- विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६
- गृह प्रशासन सुधार कार्ययोजना, २०७४

K. J.
कृष्णानन्द जोशी
प्रशासकीय अधिकृत



- नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६८
- विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा मार्गदर्शन, २०६८
- प्रकोप पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०६४
- गृह मन्त्रालय र अन्तर्गत कार्यरत कर्मचारीहरूको आचारसंहिता, २०६९

१२. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण

क. राजस्व संकलन सम्बन्धी विवरण

क्र.सं.	राजस्व शिर्षक	रकम रु.	कैफियत
१.	हातहतियारको इजाजतपत्र दस्तुर	१३००	
२.	राहदानी शुल्क	४४४२५००	
३.	अन्य प्रशासनिक सेवा शुल्क	११६६००	
४.	प्रशासनिक दण्ड जरिवाना र जफत	९५५०००	
५.	न्यायिक दण्ड जरिवाना	४०००	
६.	स्वास्थ्य सम्बन्धी मापदण्ड उल्लंघन गरेवापत जरिवाना	१०००	
जम्मा		५५१९४००	

ख. कार्यालय खर्च सम्बन्धी विवरण

क्र.सं.	बजेट	अन्तिम बजेट	हालसम्मको खर्च	कैफियत
१.	चालु	१,९६,९०,०००/-	८६,७५,७३१/-	
२.	पूँजीगत	५८,५०,०००/-	-	
जम्मा		२,५५,४०,०००/-	८६,७५,७३१/-	

ग. राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रम तर्फ

क्र.सं.	बजेट	अन्तिम बजेट	हालसम्मको खर्च	कैफियत
१.	चालु	१,५८,९९,०००/-	१,३६,१४,६१४/-	
२.	पूँजीगत	-	-	
जम्मा		१,५८,९९,०००/-	१,३६,१४,६१४/-	

१३. तोकिए बमोजिमका अन्य विवरण

यस कार्यालयको वेबसाइटमा प्रकाशन गर्ने गरिएको ।

१४. अधिल्लो आ.व.मा सञ्चालित कार्यक्रमहरू

राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रम

१५. जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको वेबसाइट

वेबसाइट : <http://daokanchanpur.moha.gov.np/>

१६. जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र

सम्भौता सम्बन्धी विवरण

नभएको ।

१७. जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले संचालन गरेको कार्यक्रम र सो को प्रगति प्रतिवेदन

नभएको ।

किष्वाणन्द जोशी
प्रशासनिक अधिकृत

१८. जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयवाधि प्रचलित कानून बमोजिम गर्ने गरिएको ।

१९. जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा परेका सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको विषय संस्था दर्ता प्रकृया तथा दस्तुर सम्बन्धी सूचना माग भएको तथा उपलब्ध गराइएको ।

२०. जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सूचनाहरू अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सोको विवरण वेबसाइट : <http://daokanchanpur.moha.gov.np/>

फेसबुक पेज : जिल्ला प्रशासन कार्यालय कञ्चनपुर ।

हेलो जिल्ला प्रशासन कार्यालय, कञ्चनपुर




जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सम्पर्क ठेगाना

इमेल ठेगाना: daokanchanpur75@gmail.com

सम्पर्क नं.: 099-520708, 099-521178

फ्याक्स नं.: 099-524990

फेसबुक पेज: हेलो जिल्ला प्रशासन कार्यालय, कञ्चनपुर ।


066190106

कृष्णानन्द जोशी
प्रशासकिय अधिकृत